




शैक्षिक छात्रवृत्ति व्यवस्थापन समन्धी कार्यविधि २०८०



विश्रामपुर गाउँपालिका
मधेश प्रदेश, विश्रामपुर, (बारा), नेपाल

शैक्षिक छात्रवृत्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०८०



आर्थिक अभाव तथा सामाजिक कारणहरूले आधारभूत, माध्यमिक तथा उच्च तह र प्राविधिक शिक्षा हासिल गर्नबाट वंचित हुने जोखिममा रहेका वा नपाएका गरिब, असहाय, बहिष्करणमा परेका तथा जेहेन्दार बालबालिकाहरूलाई माध्यमिक तथा उच्च तह र प्राविधिक शिक्षा दिई बालबालिका तथा युवाहरूको जीवन सुरक्षित गर्न तथा जनतालाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको अनुभूति दिलाउदै लोक कल्याणकारी राज्यको स्थापना तथा सामाजिक न्याय समेत कायम गर्न वाञ्छनीय भएकाले, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम विश्रामपुर गाउँकार्यपालिकाको मिति २०८०..... को बैठकले यो शैक्षिक छात्रवृत्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:-

(१) यो कार्यविधिको नाम "शैक्षिक छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०८०" रहेको छ ।

(२) यो कार्यविधि विश्रामपुर गाउँकार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा :- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) "गाउँपालिका" भन्नाले विश्रामपुर गाउँपालिकालाई सम्झनुपर्छ ।

(ख) "कार्यपालिका" भन्नाले विश्रामपुर गाउँकार्यपालिकालाई सम्झनुपर्छ ।

(ग) "वडा" भन्नाले विश्रामपुर गाउँपालिकाको सम्बन्धित वडा कार्यालयहरूलाई सम्झनुपर्छ ।

(घ) "समिति" भन्नाले यस कार्यविधिको दफा ७ बमोजिमको छात्रवृत्ति व्यवस्थापन समिति सम्झनुपर्छ ।

(ङ) "शैक्षिक छात्रवृत्ति" भन्नाले आर्थिक अभाव वा सामाजिक कारणहरूले माध्यमिक तथा उच्च तह र प्राविधिक शिक्षा प्राप्त गर्नबाट वंचित हुने जोखिममा रहेका वा नसकेका विद्यार्थीहरूलाई गाउँपालिकाबाट प्रदान गरिने शैक्षिक छात्रवृत्तिलाई सम्झनुपर्छ ।

(च) "लाभग्राही" भन्नाले यस कार्यविधि बमोजिम गाउँपालिकाबाट उपलब्ध गराइने छात्रवृत्ति प्राप्तिका लागि आवेदन गर्ने विद्यार्थीलाई सम्झनुपर्छ ।

(छ) "लक्षित समूह" भन्नाले एकल महिला, अपांगता, आदिवासी, जनजाति, दलित, शहीद तथा वेपत्ता पारिएका परिवारका सदस्य, वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका कामदारको परिवार र अति विपन्न वर्गका अन्यसमूदायको परिवारका सदस्यहरूलाई सम्झनुपर्छ ।

Signature

Handwritten signature
ई. सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकारी



(ज) "सम्बन्धित विद्यालय वा शैक्षिक संस्था" भन्नाले यस कार्यविधि बमोजिम उपलब्ध बजेटमा छात्रवृत्ति बमोजिम अध्यापन गराउने विद्यालय वा शैक्षिक संस्थालाई सम्झनु पर्छ ।

३. शैक्षिक छात्रवृत्ति प्रदान गरिने :- गाउँपालिका तथा वडा कार्यालयहरूले निम्नानुसार छात्रवृत्ति प्रदान गर्नेछन् .

(१) गाउँपालिकाले प्रत्येक वर्ष लक्षित समूहका परिवारहरूमध्ये आर्थिक अभाव वा सामाजिक अवस्थाका कारणहरूले आफ्ना बालबालिकालाई माध्यमिक तथा उच्च तह र प्राविधिक शिक्षा प्रदान गर्न नसक्ने परिवारका सदस्यहरूलाई मात्र यस कार्यविधिको अधिनमा रही उनीहरू अध्ययनरत वा सम्बन्धित शिक्षाका लागि नजिकको उपयुक्त वा गाउँपालिकाले तोकेको विद्यालय वा शैक्षिक संस्थामा मात्र अध्ययन गर्न छात्रवृत्ति व्यवस्थापन समितिको निर्णयानुसार रकम उपलब्ध गराइनेछ । छात्रवृत्ति रकम गाउँपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई मात्र उपलब्ध गराइनेछ ।

(२) छात्रवृत्ति रकम उपलब्ध गराउँदा सम्बन्धित विद्यार्थी, विद्यालय वा शैक्षिक संस्थाले पेश गरेको कागजातका आधारमा छात्रवृत्ति व्यवस्थापन समितिले निर्णय गरे बमोजिमको रकम गाउँपालिकाले सम्बन्धित विद्यार्थी, विद्यालय वा शैक्षिक संस्थालाई उपलब्ध गराउनेछ । तर सम्बन्धित विद्यार्थीलाई रकम उपलब्ध गराउनुपर्ने भएमा विद्यार्थीले पालिकाक्षेत्र भित्र संचालित बैंकमा खाता खोली आफु अध्ययन गर्न चाहेको शैक्षिक संस्थाको सिफारिस पत्र प्राप्त भए पश्चात छात्रवृत्ति व्यवस्थापन समितिले निर्णय गरे अनुसारको रकम कबुलियतनामा गराई निर्णय बमोजिमको रकम विद्यार्थीको बैंक खातामा जम्मा गरिदिनेछ ।

३. शैक्षिक छात्रवृत्ति बाँडफाँड गरिने :- गाउँपालिका तथा वडा कार्यालयहरूले निम्नानुसार छात्रवृत्ति बाँडफाँड गर्नेछन्,

(१) सार्वजनिक सुचनामार्फत माग गरिएका छात्रवृत्ति सम्बन्धी निवेदनका आधारमा गाउँपालिकाबाट विनियोजित बजेटको अधिनमा रही छात्रवृत्ति व्यवस्थापन समितिले निर्णय गरे बमोजिम अनुसूची २ अनुसारको छात्रवृत्ति संख्या र रकम निर्धारण गरी सबै वडामा समानुपातिक ढंगले छात्रवृत्ति रकम उपलब्ध गराइनेछ । तर कुनै वडाबाट छात्रवृत्ति माग नभएमा अन्य वडाहरूमा वितरण गरिनेछ । यसरी उपलब्ध गराइने छात्रवृत्ति रकम वितरण गर्दा निम्न बमोजिमका लाभग्राहीहरूलाई प्राथमिकता दिइनेछ ।

(क) विपन्न वर्गका एकल महिला, शहीद परिवार, बेपत्ता परिवार तथा वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका कामदारका परिवार र अति विपन्न अन्य परिवारका सदस्यहरू,

(ख) विपन्न वर्गका आदिवासी, जनजाति, दलित र लोपोन्मुख समुदायका सदस्यहरू,

Sunny M

2073-1
सुदामा सामुदायिक
प्रमुख प्रशासकीय अधिकृत



(ग) अपांगता भएका व्यक्तिहरु तथा अपाङ्गता भएका अभिभावकका बालबालिकाहरु,

(घ) सामुदायिक विद्यालयमा अध्ययनरत सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु,

(ङ) प्राविधिक शिक्षा अध्ययन गर्न चाहने लाभग्राही परिवारका सदस्यहरु,

(२) उपदफा (१) बमोजिम बाँडफाँड गरिने छात्रवृत्तिमा लक्षित समूहका लाभग्राहीबाट छात्रवृत्ति माग नभएमा उक्त छात्रवृत्ति माग गर्ने अन्य समूहका लाभग्राहीहरुलाई उपलब्ध गराइनेछ ।

(३) प्राप्त निवेदनका आधारमा छात्रवृत्ति रकम यकीन गरी वितरण गरिनेछ । छात्रवृत्ति रकम वितरण गर्दा तोकिएको मितिभित्र प्राप्त निवेदनका आधारमा वितरण गरिनेछ । एक आर्थिक वर्षमा छात्रवृत्ति वापत विनियोजित बजेट रकम सकिए पश्चात त्यो आर्थिक वर्षमा थप लाभग्राहीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने छैन । यसरी छात्रवृत्ति पाउन छुट भएका लाभग्राहीले अर्को आ.व.मा पुनः निवेदन दिन सक्नेछन् ।

४. शैक्षिक छात्रवृत्ति प्रदान नगरिने :- गाउँपालिका तथा वडा कार्यालयहरुबाट देहायको अवस्थामा लक्षित समूहका लाभग्राहीलाई छात्रवृत्ति प्रदान गरिने छैन :-

क) संघ तथा प्रदेश सरकारबाट वा संघ तथा प्रदेश सरकारलाई प्राप्त भएको अन्य कुनै त्यस्तै शैक्षिक छात्रवृत्ति प्राप्त गरिरहेको विद्यार्थी,

(ख) कुनै शिक्षण संस्थाबाट शैक्षिक छात्रवृत्ति प्राप्त गरिरहेको विद्यार्थी,

(ग) सामाजिक संघ संस्था, अन्य कुनै निकाय वा सरोकारवालाबाट शैक्षिक छात्रवृत्ति प्राप्त गरिरहेको व्यक्ति,

(घ) कुनै पनि शैक्षिक छात्रवृत्तिका लागि सिफारिस भई पाउने पढा भईसकेको विद्यार्थी,

(ङ) कुनै पनि फौजदारी कसुरमा दोषी प्रमाणित भएकोमा,

(च) स्थानीय जनप्रतिनिधि, गाउँपालिका श्रोत बाट तलब भत्ता लिने गरी नियुक्ति भएका कर्मचारी तथा सरकारी सेवामा रहेका कर्मचारीको सन्तति भएमा

५. शैक्षिक छात्रवृत्ति रद्द गरिने :- देहाय बमोजिमको अवस्थामा समितिको सिफारिशमा कार्यपालिकाले यस कार्यविधि बमोजिम प्रदान गरिएको छात्रवृत्ति रद्द गर्न सक्नेछ :-

(क) निवेदनका साथ झूठा विवरणहरु पेशगरेको प्रमाणित भएमा,

(ख) छात्रवृत्ति प्राप्त गरेको कक्षाको अध्ययन पूरा नगरेमा वा अध्ययन विचैमा छाडेमा,

Sunny

12.13.17
ई. सुधन लानिछाने
प्रमुख प्रशासकीय अधिकृत



(ग) अध्ययन अवधिमा फौजदारी कसुरमा दोषी प्रमाणित भएमा,

(घ) विद्यार्थीको हैसियतले पालना गर्नुपर्ने आचरण सम्बन्धी कुरा बारम्बार पालना नगरेको भनी सम्बन्धित विद्यालय वा शैक्षिक संस्थाले दफा ७ बमोजिमको समितिलाई लिखित जानकारी गराएमा समितिको निर्णय बमोजिम ।

६ . शैक्षिक छात्रवृत्ति व्यवस्थापन समिति :- छात्रवृत्ति सम्बन्धि कार्य प्रकृत्यालाई व्यवस्थित बनाउन तथा यस विषयमा समन्वय एवम् व्यवस्थापन समेत गर्नका लागि कार्यपालिका मातहतमा रहने गरी देहाय बमोजिम एक छात्रवृत्ति व्यवस्थापन समिति रहनेछ ।

(क) गाउँपालिकाका अध्यक्ष -ः संयोजक

(ख) गाउँपालिका उपाध्यक्ष -ः सदस्य

(ग) प्रमुख प्रशासकीय अधिकृत -ः सदस्य

(घ) गाउँ शिक्षा समितिले तोकेको (शिक्षा समितिका सदस्य १ जना) - सदस्य

(ङ.) सामाजिक विकास शाखा प्रमुख -ः सदस्य

(च) शिक्षा शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले तोकेको व्यक्ति - सदस्य सचिव

७ . शैक्षिक छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार :- यस कार्यविधिमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क) शैक्षिक छात्रवृत्तिलाई दीर्घकालिन तथा प्रभावकारी बनाउनका लागि अवलम्बन गर्नु पर्ने विषयमा कार्यपालिकालाई परामर्श उपलब्ध गराउने,

ख) गाउँपालिकाको निर्णय बमोजिम छात्रवृत्ति शीर्षकमा विनियोजित बजेट समेतको विश्लेषण गरी प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने अनुसूची दुई बमोजिमको संख्या र छात्रवृत्ति रकम एकीन गर्ने ।

ग) छात्रवृत्ति प्रदान गर्नका लागि समितिको बैठकको निर्णयमार्फत आवश्यक प्रकृत्या तय गरी सो प्रकृत्या अवलम्बन मार्फत योग्य लाभग्राही छनौट गरी छात्रवृत्ति रकम तोक्ने,

घ) छात्रवृत्ति प्रदान गर्ने छनौटका अनुसूची ३ बमोजिमको आधारहरू तथा मुल्यांकनका आधार तय गर्ने,

Suryam

Suryam
ने. सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकृत



ड) यस कार्यविधिको उद्देश्य अनुरूप आवश्यक देखिएका अन्य काम गर्न गराउन कार्यपालिकालाई राय उपलब्ध गराउने ।

च) बडा समिति, शिक्षा समिति, सम्बन्धित विद्यालय तथा शैक्षिक संस्थाहरूसँगको समन्वयमा छात्रवृत्ति वितरण गरिएका विद्यार्थीहरूको प्रगति अनुगमन गर्ने,

८ . छनोटको लागि सूचना प्रकाशन गर्ने -:

(१) समितिले कम्तीमा पन्ध्र दिनको म्याद दिई यस कार्यविधि बमोजिम उपलब्ध गराइने छात्रवृत्तिका लागि इच्छुक योग्य लाभग्राहीबाट प्रत्येक वर्ष दरखास्त आव्हान गरी स्थानीय स्तरमै लाभ ग्राहीले थाहा पाउने सुनिश्चितता सहित सूचना प्रकाशित गर्नेछ ।

(२) विशेष अवस्थामा समितिले निर्णय गरी दरखास्त बुझाउने म्याद थप गर्न सक्नेछ तर निर्णयमा म्याद थप गर्नुपर्नाको कारण सहितको स्पष्ट निर्णय गरिनेछ ।

(३) उपदफा (१) बमोजिमको सूचनामा देहायको विवरण समेत खुलाउनु पर्नेछ -

क) छात्रवृत्ति प्रदान गरिने समावेशी समूहको छात्रवृत्तिको संख्या,

ग) छात्रवृत्तिमा छनोट गर्ने प्राथमिकताका मुख्य आधारहरू,

घ) दरखास्तको ढाँचा,

ड) दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात तथा विवरणहरू,

च) दरखास्त बुझाउनु पर्ने स्थान,

छ) समितिले आवश्यक ठहर्याएका अन्य विषयहरू ,

(४) उपदफा (३) बमोजिमको सूचना कार्यपालिकाको वेबसाइट तथा अन्य गाँउपालिकासँग सम्बन्धित सूचनाको माध्यमहरूबाट समेत प्रकाशन गरिनेछ ।

९ . दरखास्त दिनुपर्ने -:

(१) यस कार्यविधि बमोजिम शैक्षिक छात्रवृत्ति प्राप्त गर्न चाहने लक्षित समूहका इच्छुक लाभग्राहीले दफा

(९) बमोजिमको सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा तोकिएको ढाँचामा छात्रवृत्ति व्यवस्थापनसमिति समक्ष दरखास्त दिनुपर्नेछ ।

Summary

Handwritten signature
ई. सुधन लामिछान
प्रमुख प्रशासकीय अधिकृत



(२) तोकिएको अवधिभित्र र प्रकृया पुरा नगरी दरखास्त पेश गर्ने लाभग्राहीले यस कार्यविधि बमोजिमको शैक्षिक छात्रवृत्ति सुविधा पाउने छैनन् ।

१०. शैक्षिक छात्रवृत्तिका लागि योग्यताक्रमको सूची तयार गर्ने -: दफा (९) बमोजिम माग गरिएको सूचना बमोजिम व्यवस्थापन समितिले तोकेको शैक्षिक छात्रवृत्ति वितरणका लागि समितिले सूचना प्रकाशन गर्नुपूर्व शैक्षिक छात्रवृत्तिको योग्यता तथा प्राथमिकीकरण सम्बन्धी निर्णय गर्नेछ । संख्या भन्दा बढी दरखास्त प्राप्त भएमा लाभग्राहीहरूको सोही अनुसार छनौट गरिनेछ ।

द्रष्टव्य -: यस दफा बमोजिम योग्यता निर्धारण गर्दा कुनै दुई वा सो भन्दा बढी विद्यार्थीले समान अंक ल्याएमा सामूदायिक विद्यालयमा अध्ययन गर्ने वा गर्न चाहने विद्यार्थीलाई १० अंक र अन्य विद्यालयमा अध्ययन गर्ने वा गर्न चाहने विद्यार्थीलाई ४ अंक प्रदान गरिनेछ । ततपश्चात पनि दुई वा सोभन्दा बढी विद्यार्थीको समान अंक आएमा दामाशाहीले छात्रवृत्ति रकम वितरण गरिनेछ ।

११. लाभग्राही छनौट गर्ने -:

(१) समितिले दफा (११) बमोजिम तयार गरेको अन्तिम योग्यताक्रमको सूचीका आधारमा छनौटको सिफारिस विवरण सार्वजनिक समेत गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम अन्तिम योग्यताक्रमको सूची छनौटको सिफारिस गर्दा समितिले कम्तीमा वीस प्रतिशतसम्म बैकल्पिक योग्यताक्रमको सूचीको विवरणसमेत कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

(३) कार्यपालिकाले उपदफा २ बमोजिमको छात्रवृत्ति छनौट र बैकल्पिक योग्यताक्रमको सूची सार्वजनिक गर्नेछ र सोको जानकारी सम्बन्धित विद्यालय वा शैक्षिक संस्थालाई समेत दिनुपर्नेछ ।

(४) कार्यपालिकाले नतिजा प्रकाशन गर्दा दरखास्त दिने सम्पूर्ण लाभग्राहीहरूको योग्यताक्रमको सूची गाउँपालिकाको वेबसाइटबाट समेत प्रकाशन गर्नेछ ।

१२. कबुलियतनामा गर्नुपर्ने-:

(१) दफा १२ बमोजिम छात्रवृत्तिको लागि लाभग्राही छनौट भएका लाभग्राही र सम्बन्धित परिवारको मुख्य अभिभावकले छनौटको अन्तिम सूची प्रकाशन भएको मितिले सात दिनभित्र अनुसूची ४ बमोजिमको ढाँचामा तीन प्रति कबुलियतनामा गर्नु पर्नेछ । कबुलियतको अन्य थप विवरण समितिले थप गर्न सक्नेछ । तर शैक्षिक छात्रवृत्तिकै कारण विद्यार्थीलाई थप बोझ हुनेगरी भने कुनै पनि व्यवस्था गरिनेछैन ।

Sanjay M

Sanjay M
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
प्रशासकीय अधिकृत



(२) उपदफा (१) बमोजिमको कबुलियतनामामा अन्य कुराको अतिरिक्त छात्रवृत्ति अध्ययन पूरानगरेमा, अन्य संस्था वा निकायबाट सोही अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकोमा, दोहोरो पर्ने गरी छात्रवृत्ति स्वीकार गरेको भएमा छात्रवृत्तिको रूपमा प्राप्त गरेको रकम तथा त्यसमा कार्यपालिकाले निर्धारण गरे बमोजिमको व्याज रकम समेत सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।

(३) उपदफा (१) बमोजिम गरिएको कबुलियतनामाको एक-एक प्रति समिति तथा कार्यपालिका, सम्बन्धित विद्यालय वा शैक्षिक संस्था र सम्बन्धित लाभग्राही एवम् अभिभावक समेतलाई उपलब्ध गराइनेछ ।

१३. बैकल्पिक योग्यताक्रमको सूचीमा परेको उम्मेदवारलाई छात्रवृत्ति प्रदान गर्न सकिने :-

(१) छात्रवृत्तिको लागि छनोट भएको लाभग्राहीले त्यस्तो छात्रवृत्ति लिन नचाहेमा वा दफा १३ बमोजिम कबुलियतनामा गर्न नआएमा वा त्यस्तो लाभग्राहीले दफा (६) को अवस्था भई छात्रवृत्ति प्राप्त गर्न नसक्ने भएमा बैकल्पिक योग्यताक्रमको सूचीमा नाम समावेश भएका उम्मेदवारलाई योग्यताक्रम अनुसार सोही शैक्षिक सत्र/वर्ष भित्र समावेश गरी छात्रवृत्ति प्रदान गर्न सकिनेछ ।

(२) दफा (१) बमोजिम छात्रवृत्ति पाउन योग्य बैकल्पिक लाभग्राही उम्मेदवारले छात्रवृत्ति प्रदान गरिने सम्बन्धी सूचना प्रकाशन भएको मितिले पाँच दिन भित्रमा दफा १३ बमोजिमको कबुलियतनामा गरी सक्नु पर्नेछ ।

(३) गाँउकार्यपालिकाले शैक्षिक छात्रवृत्ति बढाउन सकिने गरी निर्णय गरी थप बजेटको व्यवस्था गरिएकोमा शैक्षिक छात्रवृत्ति व्यवस्थापन समितिले बैकल्पिक योग्यताक्रममा रहेका विद्यार्थीहरूका लागि समेत छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ ।

१४. अभिलेख राखिने :-

समितिले छात्रवृत्ति उपलब्ध गराइएका लाभग्राहीहरूको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ । यस्तो अद्यावधिक विवरण कार्यपालिका, सम्बन्धित वडा कार्यालय, शिक्षा शाखा र सम्बन्धित शैक्षिक संस्थाहरूलाई उपलब्ध गराउनु पर्नेछ । सो अद्यावधिक विवरण उपयुक्त माध्यममार्फत सार्वजनिकसमेत गर्नु पर्नेछ ।

१५. छात्रवृत्तिको रकम भुक्तानी :-

दफा १२ बमोजिम छात्रवृत्तिको लागि छनोट भई दफा १३ बमोजिम कबुलियतनामा गरेपछि छात्रवृत्तिको रूपमा प्रदान गरिने रकम गाँउपालिकाबाट सम्बन्धित छात्रवृत्ति शीर्षकमा विनियोजित बजेट शीर्षकबाट कार्यपालिकाको कार्यालयले सम्बन्धित विद्यार्थी, विद्यालय वा शैक्षिक संस्थालाई पटक पटक वा एकमुष्ट रूपमा

Sunny M

Sunny M
सुधन लामिछिमे
प्रमुख प्रशासकीय अधिकृत



रकम भुक्तानी गर्नेछ । पटक पटक वा एकमुष्ट रुपमा रकम भुक्तानी गर्ने भन्ने सम्बन्धमा समितिको निर्णय अनुसार हुनेछ ।

१६. विद्यालय वा शैक्षिक संस्था परिवर्तन गर्न नपाउने :- छात्रवृत्तिमा छनौट भई अध्ययन गरिरहेको लाभग्राहीले कम्तिमा एक शैक्षिक सत्रभित्र अध्ययन गरिरहेको विद्यालय वा शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैनन् ।

१७. जानकारी गराउनु पर्ने:- यस कार्यविधि बमोजिम छात्रवृत्ति प्राप्त गर्ने लाभग्राहीले छात्रवृत्ति प्राप्त गरेको शैक्षिक सत्रको सबै परीक्षाहरुमा भाग लिएको वा नलिएको विषयमा सम्बन्धित विद्यालय वा शैक्षिक संस्थाले गाउँकार्यपालिका, शिक्षा समिति, शिक्षा शाखा र वडा कार्यालयलाई लिखित जानकारी गराउनु पर्नेछ ।

१८. पुनः छात्रवृत्तिमा छनौट गर्न नसकिने :- छात्रवृत्तिमा छनौट भएको कुनै लाभग्राहीले छात्रवृत्ति प्राप्त गरेको कक्षामा अध्ययन नगरेको अवस्थामा वा अध्ययन पूरा नगरी छाडेमा वा यस कार्यविधिमा तोकिए बमोजिमको अन्य शर्तहरु पूरा नगरेमा गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्ति लगायत अन्य कुनै सेवा सुविधामा पुनः सोही व्यक्तिलाई छनौट गरिने छैन । तर, काबु बाहिरको कारण वा विशेष परिस्थितीले अध्ययन छाडेको भन्ने प्रमाण सहित पेश गरेमा पुनः छात्रवृत्ति पाउने वा नपाउने विषय समितिको निर्णय बमोजिम हुनेछ ।

१९ . प्रतिवेदन पेश गर्ने :- प्रत्येक वर्ष प्रदान गरिएका छात्रवृत्तिको विवरण, छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने लाभग्राहीहरुको अवस्था, रकमको अवस्था, छात्रवृत्तिको प्रभावकारिता तथा यसको उपलब्धि मूल्यांकन, छात्रवृत्ति कार्यान्वयनमा रहेका समस्याहरु र समाधानका उपायहरु सहितको प्रतिवेदन समितिले कार्यपालिकामा पेश गर्नु पर्नेछ । कार्यपालिकाले यसरी पेश हुन आएको प्रतिवेदन गाउँसभामा समेत पेश गरी सार्वजनिक गर्नु पर्नेछ ।

२०. तर यस कार्यविधिमा अन्यत्र जे जस्तो व्यवस्था भए तापनि कुनै सामुदायिक विद्यालयको माध्यमिक तह ११ र १२ मा विद्यार्थीलाई विद्यालय तर्फ प्रोत्साहन गरी विद्यार्थी संख्या टिकाउ गर्नको लागि आवश्यक ठानेमा गाउँसभा बाट स्वीकृत बजेट परिधि भित्र रही कार्यपालिका तथा छात्रवृत्ति व्यवस्थापन समितिको निर्णय बमोजिम अध्ययनरत सबै किसिमको छात्रछात्राहरुलाई विद्यालय मार्फत बैंक खाता खोल्न लगाई त्यस्तो रकम विद्यालय मार्फत दमासाही रुपमा प्रोत्साहन रकमको रुपमा वितरण गर्न सकिनेछ । यसरी प्रदान गरिने प्रोत्साहन रकम दफा ४ तथा ५ को अधिनमा रही वितरण गरिनेछ । यसको प्रयोजनको लागि प्रदान गरिने प्रोत्साहन रकमको लागि अनुसूची ५ बमोजिम फाराम भराई पेश गर्नु पर्ने छ ।

Sumy m

2017-18
क. सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकारी



२१. उजुरी सुनुवाई समिति :-

(१) लाभग्राही उम्मेदवार छनौट सम्बन्धी समितिको निर्णयमा चित्त नबुझ्ने उम्मेदवार वा निजका परिवारले समितिको सिफारिस गर्ने निर्णय सार्वजनिक भएको मितिले सात दिन भित्र ठोस आधार र प्रमाण सहित सुनुवाई समितिमा उजुरी निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) को प्रयोजनका लागि गाँउपालिकामा देहायको उजुरी सुनुवाई समिति रहनेछ :-

क) गाँउपालिकाका अध्यक्ष अध्यक्ष ख) प्रमुख प्रशासकीय अधिकृत सदस्य ग) सम्बन्धित वडाको वडाध्यक्ष सदस्य(३) उपदफा (१) बमोजिम परेको उजुरीको सम्बन्धमा उजुरी दिने म्याद समाप्त भएको मितिले तीन दिन भित्रमा उपदफा (२) बमोजिमको समितिले निर्णय दिनुपर्नेछ र सो निर्णयमा चित्त नबुझेमा सम्बन्धित प्रचलित कानून बमोजिम माथिल्लो निकायमा जान सक्नेछन् ।

२२. बाधा अड्काउ फुकाउन सक्ने :-

यस कार्यविधिमा लेखिएको कुनै व्यवस्था कार्यान्वयन गर्नेसम्बन्धमा कुनै द्विविधा वा बाधा अड्चन परेमा समितिको सिफारिसमा कार्यपालिकाले आवश्यक निर्णय गरी त्यस्तो बाधा अड्चन फुकाउन सक्नेछ र त्यसरी फुकाइएको बाधा अड्चनको जानकारी गाँउसभामा पेश गर्नु पर्नेछ ।

२३ खारेजी तथा वचाउ :-

यस कार्यविधिमा लेखिएका कुरामा सोहि कार्यविधि र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ ।

Handwritten signature



आज्ञाले
सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकृत

Handwritten signature
सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकृत

अनुसूची ५
(दफा २० संग सम्बन्धित)



| श्री विद्यालय | | |
|--|---|---|
| विश्रामपुर गाउँपालिका | | |
| विश्रामपुर, वारा | | |
| शैक्षिक प्रोत्साहन आवेदन फाराम | | |
| १. विद्यार्थीको नाम: | २. अध्ययनरत तह/कक्षा: | |
| ३. स्थायी ठेगाना: | | |
| ४. लिंगः | ५. जन्ममिति: | ६. अपाङ्ग भएमा वर्ग खुलाउने: |
| ७. जाति/जनजाति: | | |
| ८. अध्ययनरत विद्यालय वा शिक्षालयको नाम: | | |
| ९. अध्ययनरत विद्यालय वा शिक्षालयको किसिम: | | |
| १०. सम्पर्कफोन: | ११. परिचयपत्र नम्बर र किसिम: | |
| १२. बुवाको नामधरः | १३. आमाको नामधरः | |
| १४. SEE को ग्रेड: | रजिस्ट्रेशन नम्बर: | |
| १६. पारिवारिक प्रमुख आयस्रोतः (क) कृषि (ख) रोजगारी (ग) घरभाडा (घ) व्यापार (ङ) वैदेशिक आय | | |
| स्वःघोषणा | उल्लेख गर्ने | |
| १७. अन्य कुनै निकाय बाट शैक्षिक छात्रवृत्ति प्राप्त गरेको वा नगरेको | | |
| १८. कुनै छात्रवृत्ति आवेदन दिई सिफारिस भई पाउने पढा भएको/नभएको | | |
| १९. कुनै पनि फौजदारी कसुरमा दोषी ठहर भएको/नभएको | | |
| २०. स्थानीय जन प्रतिनिधि तथा सरकारी सेवामा रहेका कर्मचारी सन्तति रहेको/नरहेको | | |
| मैले माथि भरेको विवरण सहि छ भनि घोषणा गर्ने निवेदक/सम्बन्धित विद्यार्थीको | सिफारिस गर्ने सम्बन्धित विद्यार्थी अभिभावकको | सिफारिस गर्ने सम्बन्धित शिक्षण संस्थाका प्राचार्यको |
| नामः | नामः | नामः |
| हस्ताक्षरः | हस्ताक्षरः | हस्ताक्षरः |
| मितिः | मितिः | मितिः |
| सम्पर्क नं. | सम्पर्क नं. | सम्पर्क नं. |
| विद्यार्थी अध्ययनरत शिक्षण संस्थाको छाप | विद्यालयले भने | विद्यालयको छाप |
| | फाराम दर्ता नम्बरः फाराम दर्ता मितिः फाराम दर्ता गर्नेको नामः फाराम दर्ता गर्नेको हस्ताक्षरः | |

फाराम साथ अनिवार्यरूपमा पेश गर्नुपर्ने कागजातहरूः (कागजात अपुग भएमा फाराम दर्ता गर्न नहुने)

१. विद्यार्थीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
२. सम्बन्धित कक्षामा अध्ययन गर्दै गरेको विद्यार्थी परिचयपत्रको प्रतिलिपी
३. SEE/BLE उत्तिर्ण प्रमाणपत्रको प्रतिलिपी

Signature

सुधन लामिछुनि
प्रमुख प्रशासकीय अधिकारी



अनुसुचि-२

शैक्षिक छात्रवृत्ति प्रदान गर्ने आधारहरू
(दफा ८ को उपदफा (ख) सँग सम्बन्धित)

| शैक्षिक छात्रवृत्ति प्रदान गर्ने आधारहरू | | | |
|--|---------------------------------|--------|---|
| क्र.स | छात्रवृत्तिप्रदान गर्ने वर्गहरू | संख्या | कैफियत |
| १ | जेहेन्दार /खुला | | छात्रवृत्ति व्यवस्थापन समितिले निर्धारण गरे अनुसार हुने |
| २ | महिला | | |
| ३ | आदिवासी /जनजात | | |
| ४ | दलित | | |
| ५ | अपाङ्ग | | |
| ६ | सहिद/बेपत्ता परिवार | | |
| जम्मा संख्या | | | |

Group A

Handwritten signature
सुपरी लामिछाप
प्रमुख प्रशासकीय अधिकारी



अनुसुचि-३
शैक्षिक छात्रवृत्ति प्रदान गर्न लागि विद्यार्थी छनौटको मुल्याङ्कन फाराम
(दफा ८ को उपदफा (घ) सँग सम्बन्धित)

| क्र.सं | मुल्याङ्कनका आधारहरू | पुर्णाङ्क | प्राप्त | कैफियत |
|--------|-------------------------|-----------|---------|--------|
| १ | अध्ययनरतसंस्था | २० | | |
| क | सामुदायिक | १० | | |
| ख | गुठी | ७ | | |
| ग | अन्य | ३ | | |
| २ | बुवाआमाको अवस्था | २० | | |
| क | बुवाआमादुवै नभएको | ८ | | |
| ख | आमा भएको बुवा नभएको | ६ | | |
| ग | बुवा भएको आमा नभएको | ४ | | |
| घ | बुवा आमादुवै भएको | २ | | |
| ३ | परिवारको प्रमुख आयस्रोत | २० | | |
| क | कृषि | ६ | | |
| ख | वैदेशिक आय | ५ | | |
| ग | घरभाडा | ४ | | |
| घ | व्यापार | ३ | | |
| ङ | रोजगारी | २ | | |
| ४ | SEE/BLE को ग्रेड | २० | | |
| क | ३.६ वा सो भन्दा माथी | ८ | | |
| ख | २.८ देखि ३.५९ सम्म | ६ | | |
| ग | २.० देखि २.७९ सम्म | ४ | | |
| घ | २.० भन्दा कम | २ | | |
| ५ | अन्तरवार्ता | २० | | |
| क | विषय वस्तुको ज्ञान | १० | | |
| ख | व्यक्तित्व | १० | | |
| जम्मा | | १०० | | |

Group 3

सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकारी



अनुसूची-४
(नियम १३ सँग सम्बन्धित)

कबुलियतनामा

श्री.....को नाति/नातिनी श्री.....को
छोरा/छोरी जिल्ला.....गाउँपालिका/.....वडा नं..... मा स्थायी बसोबास
भएको मिति मा गाउँपालिकाबाटविषयमा अध्ययनको लागि
संस्था/देशमा निशुल्क / आंशिक / छात्रवृत्ति मा छनौट भएको हुनाले सो अध्ययन / तालिम पूरा हुनासाथ छात्रवृत्ति
सम्बन्धी कार्यविधि २०८० को अधिनमा रही गर्नु पर्ने सम्पूर्ण काम गर्नेछु । सो बमोजिम नगरे मैले छात्रवृत्ति वापत
पाएको आर्थिक सुविधा र अध्ययन गर्दा मैले प्राप्त गरेको रकम समेत बुझाउनेछु, सो रकम मैले नबुझाएमा मेरो घर
घरान बाट सरकारी चाकि सरह अशुल गरेमा मेरो मन्जुरी भएकोले सो बमोजिम कबुलियतनामा गरी
..... मार्फत गाउँ पालिकाको कार्यालयमा बुझाए ।

छात्रवृत्ती पाउनेको
न्यापचे छाप :
सही :-
नाम :-
सम्पर्क ठेगाना :-

Sony 31

Sony 31
श्री. सुधन लामिछाने
प्रमुख प्रशासकीय अधिकृत

